

अनुसूची -२
(दफा ४ तथा अनुसूची-१ को भाग १ सँग सम्बन्धित)



विराटनगर महानगरपालिका

स्थानीय राजपत्र

खण्ड: ०७

संख्या: ०७

राजपत्रमा प्रकाशित मिति: २०८१।१०।०१

भाग- १

विराटनगर महानगरपालिकाको
आर्थिक ऐन, २०८१(पहिलो संशोधन)

विराटनगर महानगरपालिकाको आर्थिक ऐन, २०८१(पहिलो संशोधन) लाई संशोधन गर्न बनेको प्रस्तावित विधेयकलाई १५ औं नगरसभाबाट निर्णय भएका करका दर तथा दायराहरु ।

सिन	भएको प्रावधान	नयाँ दर	थप गर्नुपर्ने कारण	कैफियत
१	विगत वर्षको व्यवसाय करमा २५ प्रतिशत जरिवाना र सम्पत्ति र वहाल करमा १० प्रतिशत जरिवाना		करदातालाई करको दायरामा ल्याउन तथा आन्तरिक आय वृद्धिमा टेवा पुर्‍याउन	विगत आ.व. देखि कर (सम्पत्ति कर भूमि कर व्यवसाय कर र वहाल कर) बुझाउन बाँकी रहेका करदाताहरुले सम्बत् २०८२ वैशाख मसान्तसम्म सम्पूर्ण कर एकमुष्ट बुझाएमा नियमानुसार लाग्ने जरिवानामा ८५ प्रतिशत छुट दिने निर्णय गरियो ।

विराटनगर महानगरपालिकाको आर्थिक ऐन, २०८१(पहिलो संशोधन) लाई संशोधन गर्न बनेको प्रस्तावित विधेयकलाई १५ औं नगरसभाबाट निर्णय भएका करका दर तथा दायराहरु ।

सिन	भएको प्रावधान	पारित दर १४ औं नगर सभा	१५ औं नगरसभाबाट संशोधन भएको दर	संशोधन गर्नुपर्ने कारण
१	नक्शा पास भएका घर निर्माण गर्न काठको सिफारिस तथा काठपात ल्याउने सिफारिस (१८ र १९ नं वडाकालागि मात्र)	३०००	५१०	सिफारिस पश्चात समेत काठ पाउने नपाउने निश्चित नहुने भएको हुदाँ सिफारिस शुल्क मात्र असुल गर्न संशोधन गरिएको ।

विराटनगर महानगरपालिकाको आर्थिक ऐन २०८१ पहिलो संशोधनमा थप गर्नुपर्ने करका प्रस्तावित दर तथा दायराहरु

सिन	भएको प्रावधान	नयाँ दर	थप गर्नुपर्ने कारण	कैफियत
१	सडक तथा किनारामा आवत जावतलाई अवरोध नहुने गरि सञ्चालन हुने सचेतनामुलक अभियान महोत्सव प्रतिदिन ५० फिटसम्म प्रयोग गरेमा ।	१०००	आन्तरिक आय समेत वृद्धि हुने साथै विभिन्न संघसंस्थाबाट माग भै आएको हुदाँ ।	सडक सरसफाईको व्यवस्थापन कार्यक्रम सञ्चालकले गर्ने
२	सडक तथा किनारामा आवत जावतलाई अवरोध नहुने गरि सञ्चालन हुने	३०००	आन्तरिक आय समेत वृद्धि हुने साथै विभिन्न संघसंस्थाबाट माग	सडक सरसफाईको व्यवस्थापन

	सचेतनामुलक अभियान प्रतिदिन ५० फिट देखि माथि प्रयोग गरेमा ।		भै आएको हुदाँ ।	कार्यक्रम सञ्चालकले गर्ने ।
३	ठेक्का व्यवस्थापन नभएसम्मकालागि बीरेन्द्र सभागृह प्रतिदिन भाडा	७००००	संरचनाको पुनःनिर्माण भई सञ्चालनमा आएको हुदाँ आन्तरिक आय ठेक्का व्यवस्थापन नभएसम्मका लागि भाडामा लगाउन	सरसफाई व्यवस्थापन भाडामा लिनेबाट हुने ।
४	बीरेन्द्र सभागृह प्रयोग प्रतिदिन धरौटी	२५०००	संरचना नयाँ निर्माण भएको कार्यक्रम सञ्चालन गर्दा हानी नोक्सानी भएमा सो मर्मतका लागि ।	
४	ठेक्का व्यवस्थापन नभएसम्मका लागि इको पार्क मात्र प्रतिदिन भाडा	२००००	इको पार्क प्रयोग विहिन भएको हुदाँ प्रयोगमा ल्याई आन्तरिक आय वृद्धि गर्न ।	सरसफाई व्यवस्थापन भाडामा लिनेबाट हुने ।
५	आफ्नो नीजि जग्गा बाहेक अन्यमा व्यवसाय सञ्चालन गरेमा कर प्रयोजनका लागि व्यवसाय दर्ता तथा नविकरण गरि आर्थिक ऐन अनुसार रकम असुल गर्ने ।		व्यवसाय दर्ता तथा नविकरण नगरि व्यवसाय सञ्चालन भई रहेको तर कर असुल गर्न नसकिरहेको हुदाँ कर असुल गरि आन्तरिक आय वृद्धि गर्न ।	आर्थिक ऐन २०८१ को दर अनुसार
६	मोवालय बिक्रि साना ५ हजार मध्यम १० हजार ठुला १५००० ।		आर्थिक ऐन २०८१ मा मोवालय एसेसरिज मात्र भएको मोवालय बिक्रि नभएको हुदाँ थप गरिएको	मोवालय एसेसरिजको दरलाई यथावत गरिएको ।
७	मोवालय मर्मत मात्र साना ३ हजार मध्यम ४ हजार ठुला ५ हजार		आर्थिक ऐन २०८१ मा छुट भएको हुदाँ ।	
८	मिल तथा कलकारखानाका पाटपुर्जा बिक्रि साना ५ हजार मध्यम ७ हजार ठुला १० हजार ।		आर्थिक ऐन २०८१ मा छुट भएको हुदाँ ।	
९	यौनजन्य खेलौना पसल साना ५ हजार मध्यम ७ हजार ठुला १० हजार ।		आर्थिक ऐन २०८१ मा छुट भएको हुदाँ ।	
१०	नाचगान प्रशिक्षण केन्द्र साना ३ हजार मध्यम ४ हजार ठुला ५ हजार ।		आर्थिक ऐन २०८१ मा छुट भएको हुदाँ ।	
११	धान गहु मकै आदि बिक्रि केन्द्र (गोला तथा काटा)		आर्थिक ऐन २०८१ मा छुट भएको हुदाँ ।	

	साना रु ३ हजार मध्यम रु ४ हजार ठुला रु ५ हजार			
१२	कम्प्युटर विक्री खुद्रा साना रु ३ हजार मध्यम रु ५ हजार ठुला रु ७ हजार		आर्थिक ऐन २०८१ मा छुट भएको हुदाँ।	कम्प्युटर विक्री थोकलाई यथावत गरिएको ।
१३	दैनिक सरसफाई शुल्क प्रतिठेला रु १० सागसब्जी तथा फलफुल रु ५ लिची रु १०		आर्थिक ऐन २०८१ मा छुट भएको हुदाँ।	
१४	कृषि प्रयोजनको सिचाइ मिटर जडान सिफारिस		निशुल्क	
१५	विधार्थीहरुको जातजाति प्रमाणित सिफारिस		निशुल्क	

**आ व २०८२।०८३ कालागि कवाडी जडीबुटी तथा मृतक जीवजन्तुमा लागने
स्वीकृत करको दर**

सि.नं.	कवाडी वस्तुको नाम	करको दर	कैफियत
	जस्ताको तस्तै पुनः प्रयोग गर्न सकिने कवाडी मालसामान		
क)	सिसाको बोतल		
१	बियर बोतल प्रति गोटा (ठुलो ५०० ml भन्दा माथि)	५० पैसा	
२	बियर बोतल प्रति गोटा (सानो ५००ml सम्म)	२५ पैसा	
३	मदिरा र अन्य बोतल ५०० एम.एल. भन्दा माथि प्रतिगोटा	२५ पैसा	
४	मदिरा अन्य बोतल ५०० एम.एल. भन्दा तल प्रतिगोटा	२० पैसा	
ख)	खाली बोरा		
१	५० केजी सम्मको खाद्यान अट्टने प्लास्टिक बोरा प्रतिगोटा	२५ पैसा	
२	५०केजीभन्दा बढी खाद्यान अट्टने प्लास्टिक बोरा प्रतिगोटा	५० पैसा	
३	५० केजी सम्मको खाद्यान अट्टने जुटको बोरा प्रतिकेजी	१ रुपैया	
४	५०केजीभन्दा बढी खाद्यान अट्टने जुटको बोरा प्रतिकेजी	१।२५	
ग)	तेलको टिन/केमिकलका ड्राम		
१	२० लिटरसम्म अट्टने टिन प्रतिगोटा	५० पैसा	
२	२० लिटरभन्दा बढीको टिन प्रतिगोटा	१ रुपैया	
घ)	पुनः रिसाइकिलिङ गरी प्रयोग हुन सक्ने वस्तु		
१	प्लास्टिकको सामाग्री प्रतिकेजी	५० पैसा	
२	प्लास्टिकको बोतल प्रतिकेजी	५० पैसा	
३	भाडाकुडा जुत्ता चप्पल ग्यालेन जर्किन प्रतिकेजी	५० पैसा	
४	पोलिथिन पाइपका टुक्रा प्रतिकेजी	५० पैसा	
५	कपडाको कत्रन प्रति केजी	५० पैसा	

६	झुत्रोजुट वा प्लास्टिकको बोरा, प्लास्टिकको झोला/प्याकेट प्रतिकेजी	५० पैसा	
ड)	टायर प्रतिगोटा		
१	ट्याक्टरको ठुलो टायर प्रतिगोटा	२० रुपैया	
२	गाडी टायर प्रतिगोटा	१० रुपैया	
३	पुरानो टायरको धुलो प्रति केजी	१ रुपैया	
च)	पुरानो ब्याट्री प्रतिकेजी	१ रुपैया	
छ)	धातुजन्य सामग्री प्रतिकेजी		
१	स्टीलजन्य सामग्री प्रतिकेजी	५० पैसा	
२	थोत्रो टीन वा जस्ता प्रतिकेजी	५० पैसा	
३	फलाम/पुरानो मेसिन प्रतिकेजी	१ रुपैया	
४	पुरानो फलामको ड्रमप्रति	१ रुपैया	
५	पुरानो टिनको पाता प्रतिकेजी	५० पैसा	
६	आल्मुनियम प्रति केजी	२ रुपैया	
७	फलामको धूलो(आईरन डस्ट) प्रतिकेजी	२० पैसा	
८	तामा पित्तल प्रतिकेजी	३ रुपैया	
९	सिसा (लिड),सिसाको धुलो वा टुक्रा, काचको धुलो प्रतिकेजी	५० पैसा	
ज)	जलेको मोबिल प्रति लिटर	५० पैसा	
झ)	पुरानो कागज जन्यवस्तु	१ रुपैया	
ञ)	काठ प्रति क्वीन्टल	५ रुपैया	
ट)	दाउरा प्रति क्वीन्टल	२ रुपैया	
ठ)	पुरानो घर भत्काएको ईँटा प्रतिहजार	२५ रुपैया	
ड)	अन्य कागज अखबार, कार्टुन / कापी किताब	१ रुपैया	
ढ)	प्रचलित कानुनले निषेध गरेको बाहेकका मृत जिव जन्यवस्तु		
१	हाँस कुखुरा पन्छीको प्वाख प्रतिकेजी	१ रुपैया	
२	हाड प्रतिकेजी	१ रुपैया	
३	सिङ प्रतिकेजी	१ रुपैया	
४	खुर प्रतिकेजी	१ रुपैया	
५	छाला ठूलो गोरु भैसी राँगा प्रतिगोटा	२५ रुपैया	
६	छाला सानो (खसी, पाडा बाखा बोका)प्रतिगोटा	१० रुपैया	
७	जावो	५० पैसा	

२) जडिबुटी

क्र.सं.	विवरण	इकाइ, प्रति	दर रु.
१	बेल	किलोग्राम	१ रुपैया
२	कुरिलोको जरा	किलोग्राम	५ रुपैया
३	तितेपाती	किलोग्राम	१.५० पैसा

४	अमला	किलोग्राम	३ रुपैया
५	च्याउ	किलोग्राम	१ रुपैया
६	अदुवा	किलोग्राम	१० पैसा
७	सुकेको हर्दी	किलोग्राम	२ रुपैया
८	काँचो हर्दी	किलोग्राम	२५ पैसा
९	पानको पात	टोकरी	२ रुपैया
१०	खयर	प्रतिकेजी	५ रुपैया
११	बेत	किलोग्राम	१ रुपैया
१२	तेजपात	किलोग्राम	१ रुपैया
१३	मह	किलोग्राम	१ रुपैया

	बनकसः	इकाइ, प्रति	दर रु.
१	छुवाली	ट्रक	१०० रुपैया
		ट्रयाक्टर	८० रुपैया
२	खर, पराल	ट्रक	१०० रुपैया
		ट्रयाक्टर	८० रुपैया

नोटः एक उद्योगदेखि अर्को उद्योगका लागि कच्चा पदार्थको रूपमा (कवाडी बाहेक) भ्याट बिल जारीगरी ओसारपसार भएको सामानमा कवाडी कर लाग्ने छैन । साथै उद्योग कलकारखाना एकठाउँबाट अर्को ठाउँमा सारेमा सो मा कवाडी कर लाग्ने छैन ।

आज्ञाले
राजेन्द्र पराजुली
प्रमुख प्रशासकीय अधिकृत